

राष्ट्रिय कफी नीति २०६०

कफी उत्पादन, प्रशोधन एवं व्यापारिक कारोवारमा निजी तथा सहकारी क्षेत्र समेतको सहभागिता बृद्धि गरी देशमा उपलब्ध संभावनाहरूको दिगो र व्यवस्थित उपयोग गरी आय आर्जन रोजगारीको अवसर बृद्धि एवं वैदेशिक मुद्रा आर्जन गर्ने भरपर्दो श्रोतको रूपमा कफी विकास गर्न गराउन श्री ५ को सरकारले राष्ट्रिय कफी नीति, २०६० स्वीकृत गरी लागु गरेको छ ।

१. परिभाषा

विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस नीतिमा,

- १.१ “कफी कृषक” भन्नाले प्रचलित कानूनले तोकेको जग्गाको हदबन्दी भित्र रहेर कफी खेती गर्ने कृषकलाई जनाउँछ ।
- १.२ “व्यवसायिक कफी कृषक” भन्नाले प्रचलित कानून बमोजिम जग्गा हदबन्दी छुटको सुविधा लिई कफी खेती गर्ने कृषकलाई जनाउँछ ।
- १.३ “सहकारी कफी खेती” भन्नाले प्रचलित सहकारी ऐन अन्तर्गत गठन भई समुहगत रूपमा आवद्ध भएर कफी खेती गर्नेलाई जनाउँछ ।
- १.४ “कफी उद्योग” भन्नाले कफी खेती गर्ने वा कफी प्रशोधन गर्ने कारखाना संचालन गर्नका लागि प्रचलित कानून बमोजिम दर्ता गरिएको उद्योगलाई सम्भन्नु पर्दछ ।
- १.५ “कफी प्रशोधन कारखाना” भन्नाले कफी प्रशोधनका लागि चाहिने उपकरणहरू र मेशिनरीहरू जस्तै पल्पर, हलर, रोष्टर आदि जडान भएको संरचनालाई जनाउँछ ।
- १.६ “कफी निर्यात कर्ता” भन्नाले नेपालमा उत्पादित कफी अन्य मुलुकमा निर्यात गर्ने व्यक्ति वा संस्थालाई जनाउँछ ।
- १.७ “कफी आयात कर्ता” भन्नाले विदेशमा उत्पादित कफी पैठारी गरी विक्री वितरण गर्ने व्यक्ति वा संस्थालाई जनाउँछ ।
- १.८ “कफी प्याकर” भन्नाले स्वदेशमा उत्पादित दाना कफी (Cherry coffee) रोष्टिँ, प्याकेजिँ लेवलिँ गरी वा तयारी कफी प्याकिँ गरी विक्री गर्ने व्यक्ति वा संस्थालाई जनाउँछ ।
- १.९ “बोर्ड” भन्नाले राष्ट्रिय चिया तथा कफी विकास बोर्डलाई जनाउँछ ।
- १.१० “कफी व्यवसाय” भन्नाले व्यवसायिक रूपमा कफी खेती, प्रशोधन, आयात, निर्यात एवं विक्री वितरण गर्ने कार्यलाई जनाउँछ ।
- १.११ “बैंक” भन्नाले कफी व्यवसायमा लगानी गर्ने कृषि विकास बैंक लगायत प्रचलित कानून बमोजिम बैकिँ कारोवार गर्न अनुमति प्राप्त वित्तीय संस्थालाई जनाउँछ ।

२. उद्देश्य

- २.१ कफीको आयात प्रतिस्थापन गरी निर्यात प्रबर्द्धन गर्ने ।
- २.२ आय र रोजगारीका अवसरहरू श्रृजना गरी गरिवी निवारणमा सहयोग पुर्याउने ।
- २.३ कफी खेती विस्तार गरी वातावरण संरक्षणमा सहयोग पुर्याउने ।
- २.४ कफी व्यवसायलाई दिगो र आकर्षक बनाउने ।

३. नीति तथा कार्य नीतिहरू:

- ३.१ उत्पादन तथा प्रशोधन
- ३.१.१ कफीको उत्पादन र प्रशोधनमा आधुनिक प्रविधिहरूको विकास तथा जैविक कफी खेती प्रवर्द्धन गर्न नीजि/सहकारी क्षेत्रको समेत सहभागितामा आवश्यकता अनुसार कफी अनुसन्धान केन्द्र तथा उपकेन्द्रहरूको स्थापना गर्नुका साथै भइरहेको कफी विकास केन्द्रलाई सुधार गरिनेछ ।
- ३.१.२ कफी खेतीको लागि प्रयोग भएको जग्गाको हदबन्दीमा प्रचलित नियमानुसार छुट दिइने छ ।
- ३.१.३ व्यवसायीक कफी खेती भएका क्षेत्रहरूमा सडक, सिंचाई विजुली, संचार जस्ता आधारभूत भौतिक विकासका संरचनाहरूको विकास गर्न प्राथमिकता दिइने छ । यसरी दिइने प्राथमिकता उक्त क्षेत्रमा बसोवास गर्ने अधिकांश कृषकहरूको मुख्य व्यवसाय कफी खेती भएको हुनु पर्नेछ ।
- ३.१.४ कफी प्रशोधन उद्योगको लागि आवश्यक मेशिनरी औजार आयात गर्दा कृषिजन्य उद्योगहरूले पाए सरहको सुविधा पाउने छ ।
- ३.१.५ कफी उत्पादन एवं प्रशोधनको लागि आवश्यक दक्ष जनशक्तिको विकास गरिने छ ।
- ३.१.६ निर्यात हुने कफीमा आकर्षक राष्ट्रिय प्रतीक चिन्ह (Logo) राखिने व्यवस्था गरिने छ ।
- ३.१.७ कफी प्रशोधनका लागि उपयुक्त मेशिनरी औजार मुलुकमै उत्पादन गर्न प्रोत्साहन गरिनेछ ।
- ३.१.८ यस नीति अन्तर्गत उपलब्ध गरिएका सुविधा सहूलियत लक्ष्य बमोजिम उपयोग गर्न नसकेमा त्यस्ता सुविधा सहूलियतबाट वञ्चित गर्न सकिनेछ ।
- ३.१.९ व्यवसायिक कफी खेती गर्ने, कफी आयात निर्यात तथा स्थानीय तहमा बिक्री वितरण गर्ने र कफी प्रशोधन गर्ने कारखानाले बोर्डको पूर्व स्वीकृति लिई बोर्डमा सूचिकृत गर्नु पर्नेछ ।
- ३.१.१० व्यवसायी कफी खेतीको लागि नीजि वा सरकारी जग्गा लिजमा दिने व्यवस्था गरिने छ ।

३.२ बजार तथा व्यापार प्रवर्द्धन

- ३.२.१ कफी निर्यात प्रवर्द्धनको लागि विदेश स्थित नियोगहरूसंग समन्वय गरी विदेशमा प्रचारात्मक कार्यक्रमहरू संचालन गरिनेछ ।
- ३.२.२ निर्यात हुने दाना कफीमा एक पटकमा अधिकतम ३०,००० (तिस हजार) अमेरिकी डलर मूल्य सम्मको परिमाण निर्यात गर्दा विना एल.सी पठाउन सकिने छ ।
- ३.२.३ कफीको आन्तरिक माग पुर्तिका लागि नेपालमा उत्पादित कफीलाई नै प्राथमिकता दिई आयात प्रतिस्थापनतर्फ ध्यान दिइनेछ ।
- ३.२.४ नेपालमा जैविक (Organic) कफी उत्पादनको महत्व बारेका प्रचार प्रसारमा विशेष ध्यान दिई प्रवर्द्धनात्मक कार्यक्रमहरू संचालन गरिने छ ।
- ३.२.५ स्वदेशमा उत्पादित कफी निर्यात गर्दा र विदेशबाट कफी आयात गर्दा बोर्डको पूर्व स्वीकृति लिनु पर्ने छ ।

३.३ संस्थागत व्यवस्था:

- ३.३.१ कफी सम्बन्धी राष्ट्रिय अन्तर्राष्ट्रिय सेमिनार, मेला, प्रदर्शनीहरूमा व्यवसायिक रूपमा कफी खेतीमा संलग्न कृषक, उद्योगपति तथा कर्मचारीहरूलाई सहभागी गराउन प्रोत्साहित गरिनेछ ।
- ३.३.२ बोर्डले नीजि क्षेत्र लगायत स्वदेशी एवं विदेशी संघ/संस्थाहरूसंग समन्वय राखी कफी अनुसन्धानको साथै प्रविधि विकासमा जोड दिनेछ ।
- ३.३.३ कफीको गुणस्तर कायम गर्न उपयुक्त प्रयोगशालाको विकास गरिनेछ ।

- ३.३.४ बोर्डले कफीको व्यवसाय प्रवर्द्धनका लागि आवश्यक सुविधाहरु उपलब्ध गराउनको लागि सम्बन्धित निकायमा सिफारीश गरिने छ ।
- ३.३.५ कफी विकासको लागि अध्ययन भ्रमण, तालिम तथा उच्च शिक्षाको व्यवस्था गरिने छ ।
- ३.३.६ कफीको क्षेत्रफल, उत्पादन, निर्यात आयात, बिक्री, प्रशोधन आदिको तथ्याङ्क संकलन एवं विश्लेषण गरी केन्द्रीय स्तरमा सूचना प्रणालीको विकास गरिनेछ ।
- ३.३.७ कफी व्यवसायीहरुलाई संस्थागत रूपमा बजारीकरण, कफी विकास योजना, नीति निर्माण एवं कफीको बजार व्यवस्थापनमा सहभागी गराईनेछ ।
- ३.३.८ बोर्डले कफी व्यवसायीहरुको सुपरीवेक्षण, अनुगमन र मुल्याङ्कन गरी उत्कृष्ट व्यवसायीलाई पुरस्कृत गर्ने छ ।
- ३.३.९ कफी बजार प्रतिस्पर्धी नभएसम्म कफी मूल्य निर्धारण समितिमा कफी कृषक/सहकारी र व्यवसायीको तर्फबाट संस्थागत प्रतिनिधित्व हुनेछ ।
- ३.३.१० स्वदेशी तथा विदेशी व्यक्ति, सहकारी वा संस्थाको संयुक्त लगानीमा व्यवसायिक कफी खेती एवं प्रशोधन कारखाना स्थापना गर्न सकिने छ ।

४. कफी विकास कोष

- ४.१ राष्ट्रिय कफी विकास कोष स्थापना गरिने छ ।
- ४.२ उक्त कोषमा देहाय बमोजिमको रकम जम्मा हुनेछ ।
- ४.२.१ राष्ट्रिय, अन्तराष्ट्रिय संघ/संस्था एवम् अन्य श्रोतबाट कफीको विकास तथा अनुसन्धानको लागि प्राप्त रकम ।
- ४.२.२ लिजबाट प्राप्त रकम ।
- ४.२.३ श्री ५ को सरकारबाट कफी विकासको लागि प्राप्त रकम ।
- ४.२.४ बोर्डले परामर्श दिए वापत प्राप्त हुने सेवा शुल्क ।
- ४.३ उक्त कोष बोर्डबाट स्वीकृत निर्देशिका बमोजिम संचालन हुनेछ ।